

जानकी गाउँपालिकाको आर्थिक ऐन, २०७७

गाउँसभाबाट पारित मिति २०७७।०३।२९

जानकी गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना:-

जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम जानकी गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:-

(१) यस ऐनको नाम "जानकी गाउँपालिकाको आर्थिक ऐन, २०७७" रहेको छ ।

(२) यो ऐन जानकी गाउँपालिकाको गाउँ सभाले स्वीकृत गरेको मिति देखि जानकी गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।

२. सम्पत्ति कर:-

गाउँपालिका क्षेत्र भित्र अनुसूचि १ बमोजिम घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ ।

३. भूमि कर (मालपोत):-

गाउँपालिका क्षेत्र भित्र अनुसूचि २ बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।

४. घर बहाल कर:-

गाउँपालिका क्षेत्र भित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएमा अनुसूचि ३ बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।

५. व्यवसाय कर:-

गाउँपालिका क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि ४ बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।

६. सवारी साधन कर:-

गाउँपालिका क्षेत्र भित्र दर्ता भएका सवारी साधनमा अनुसूचि ५ बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

७. विज्ञापन कर:-

गाउँपालिका क्षेत्र भित्र हुने विज्ञापनमा अनुसूचि ६ बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

८. मनोरन्जन कर:-

गाउँपालिका क्षेत्र भित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि ७ बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

९. बहाल बिटौरी शुल्क:-

गाउँपालिका क्षेत्र भित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि ८ मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१०. सेवा शुल्क, दस्तुर:-

गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि ९ मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।

११. पर्यटन शुल्क:-

गाउँपालिकाले आफ्नो क्षेत्र भित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूचि १० मा उल्लेखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

१२. नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदी) बिक्री कर:-

यस गाउँपालिका क्षेत्र भएर बग्ने IEE गरेका र घाटगद्दी तोकिएका नदी/खोलाहरुबाट ढुङ्गा, गिट्टी, बालुवा, भ्रान, ग्राभेल, माटो आदीमा अनुसूची ११ मा उल्लेख भए बमोजिम बिक्री कर लगाइने तथा असूल गरिनेछ ।

१३. कर छुट:-

यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन । तर, कोरोना भाइरस (कोभिड-१९) का कारणले बन्दाबन्दी भई गत आ.ब. २०७६।०७७ मा मालपोत, व्यवसाय कर, बहाल कर लगायत कर बुझाउन नसकेका व्यक्ति, संघ संस्थाहरुलाई आ.ब. २०७७।०७८ शुरु भएको ६ महिनाभित्र कर बुझाएमा अनुसूची १, २, ३ र ४ मा उल्लेखित विवरणमा लाग्ने करमा २०% छुट दिईनेछ ।

१४. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:-

यस ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ ।

अनुसूची:- १

दफा २ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

सम्पति कर (घरजग्गा कर)

सि.न.	घरको किसिम	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	कच्ची, झुपडी, अन्य घर	५०१-	
२.	चुली घर	१५०१-	
३.	पक्की घर १ तले	२००१-	
४.	पक्की घर २ तले	३००१-	
५.	पक्की घर २ तले भन्दा माथी	४००१-	

अनुसूची:- २

दफा ३ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम
भूमि कर (मालपोत)

सि.न.	जग्गाको किसिम र सिमा	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	०-०-१ देखि १-१०-० सम्म	--	
१.१.१	अव्वल प्रति कठ्ठा	१११-	
१.१.२	दोयम प्रति कठ्ठा	१०१-	
१.१.३	सिम प्रति कठ्ठा	९१-	
१.१.४	चाहार प्रति कठ्ठा	८१-	
१.२	१-१०-१ देखि ३-०-० सम्म	--	
१.२.१	अव्वल प्रति कठ्ठा	१५१-	
१.२.२	दोयम प्रति कठ्ठा	१४१-	
१.२.३	सिम प्रति कठ्ठा	१३१-	
१.३.४	चाहार प्रति कठ्ठा	१२१-	
१.३	३-०-० माथि	--	
१.३.१	अव्वल प्रति कठ्ठा	२६१-	
१.३.२	दोयम प्रति कठ्ठा	२३१-	
१.३.३	सिम प्रति कठ्ठा	२०१-	
१.३.४	चाहार प्रति कठ्ठा	१८१-	
२.	जरिवाना	--	
२.२.१	प्रथम वर्ष जम्मा बक्यौतामा	३५%	
२.२.२	दोस्रो वर्ष जम्मा बक्यौतामा	५०%	
२.२.३	सो भन्दा माथि प्रति वर्ष वृद्धि दर	५%	

अनुसूची:- ३

दफा ४ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

घरबहाल कर

१.	घर भाडाको रकममा १० प्रतिशत
२.	पसल भाडाको रकममा १० प्रतिशत
३.	ग्यारेज भाडाको रकममा १० प्रतिशत
४.	गोदाम भाडाको रकममा १० प्रतिशत
५.	टहरा भाडाको रकममा १० प्रतिशत
६.	छप्पर भाडाको रकममा १० प्रतिशत
७.	जग्गा भाडाको रकममा १० प्रतिशत
८.	पोखरी आंशिक वा पुरै भाडाको रकममा १० प्रतिशत

अनुसूची:-४

दफा ५ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

व्यवसाय कर

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
१.	व्यापारीक बस्तु	--	--	--	
१.१.१	मदिरा, चुरोट, पेय पदार्थ	१,०००।-	३,०००।-	५,०००।-	
१.१.२	गहना जन्य	७५०।-	१,५००।-	२,०००।-	
१.१.३	भिडीयो क्यासेट, रेकर्ड प्लेयर आदि	७५०।-	१,५००।-	२,०००।-	
१.२	निर्माण सामग्री व्यवसाय	--	--	--	
१.२.१	हार्डवयर पसल	१,०००।-	२,०००।-	३,०००।-	
१.२.२	विद्युतिय सामग्री (इलेक्ट्रीकल)	५००।-	१,०००।-	१,५००।-	
१.२.३	कम्प्युटर, फोटोकपी, फ्याक्स अन्य सामग्री बिक्री	५००।-	१,०००।-	१,५००।-	
१.२.४	पेट्रोलीयम पदार्थ ग्याँस समेत	१,५००।-	२,५००।-	३,०००।-	
१.३	दैनिक उपभोग्य खाद्यान्न	--	--	--	
१.३.१	चिया तथा खाजा पसल	५००।-	८००।-	१,०००।-	
१.३.२	किराना पसल	५००।-	८००।-	१,०००।-	
१.३.३	कपडा पसल काँचो	५००।-	८००।-	१,०००।-	
१.३.४	फेन्सी कपडा पसल	५००।-	८००।-	१,०००।-	
१.४	सवारी, साधन, जेनेरेटर साथै अन्य मेशीनरी तयारी सामग्री बिक्रेता	७००।-	९००।-	१,०००।-	
२.	विशेषज्ञ परामर्श तथा अन्य व्यवसायिक सेवा	--	--	--	

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
२.१.१	चिकित्सक, कविराज, वकील, लेखापरीक्षक परामर्शदाता, ईन्जिनियर, सर्भेयर, अनुवादक, अन्य कन्सलटेन्सी आदि ।	५००१-	१,०००१-	१,५००१-	
२.१.२	ढुवानी सेवा	१,०००१-	१,५००१-	२,०००१-	
२.१.३	कुटानी, पिसानी, पेलानी मिल	१,५००१-	२,०००१-	३,०००१-	
२.१.४	फड गल्ला खरिद	१,५००१-	२,०००१-	३,०००१-	
३.	निर्माण व्यवसायी"घ" वर्ग	--	--	--	
३.१.१	इजाजतपत्र दस्तुर	१०,०००१-	--	--	
३.१.२	इजाजतपत्र नविकरण दस्तुर	५,०००१-	--	--	
३.१.३	इजाजतपत्र नविकरण थप दस्तुर	१०,०००१-	--	--	
३.१.४	इजाजतपत्र प्रतिलिपि दस्तुर	१,०००१-	--	--	
४.	उत्पादनमुलक उद्योग	--	--	--	
४.१.१	निर्माण सम्बन्धी मेटल, आलुमिनियमजन्य, बल्क, फर्निचर आदि	२,०००१-	३,५००१-	५,०००१-	
४.१.२	ईटाँ भट्टा	१०,०००१-	१२,५००१-	१५,०००१-	
४.१.३	प्लान्ट राईस मिल	१०,०००१-	१२,५००१-	१५,०००१-	
४.१.४	आरा मिल	१०,०००१-	१२,५००१-	१५,०००१-	
४.१.५	ग्रिल उद्योग	१,५००१-	२,०००१-	२,५००१-	
४.१.६	सिमेन्ट टायल भट्टा	५,०००१-	७,५००१-	१०,०००१-	
४.१.७	क्रसर उद्योग	१०,०००१-	१२,५००१-	१५,०००१-	
५.	उर्जामुलक उद्योग	२,०००१-	३,०००१-	४,०००१-	
६.	कृषि तथा बन जन्य उद्योग	१,५००१-	३,०००१-	५,०००१-	

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
६.१.१	<p>कृषि उद्योग, पशुपालन फार्म, मत्स्यपालन फार्म, पोल्ट्री फार्म (कुखुरापालन)</p> <p>सङ्ख्या बमोजिम बर्गिकरण</p> <p>१. गाई भैसीपालन फार्म सानो:- ५-१० वटा मझौला:- ११-३० वटा ठुलो:- ३० भन्दा माथि</p> <p>२. भेडा बाख्रापालन फार्म सानो:- २५-५० वटा मझौला:- ५१-७५ वटा ठुलो:- ७६ भन्दा माथि</p> <p>३. बंगुर पालन फार्म सानो:- ५-१० वटा मझौला:- ११-३० वटा ठुलो:- ३० भन्दा माथि</p> <p>४. स्थानीय कुखुरा फार्म सानो:- २००-५०० वटा मझौला:- ५०१-१००० वटा ठुलो:- १००१ भन्दा माथि</p> <p>५. लेयर्स कुखुरा फार्म सानो:- १०००-३००० वटा मझौला:- ३००१-५००० वटा ठुलो:- ५००१ भन्दा माथि</p> <p>६. बोईलर कुखुरा फार्म सानो:- ५००-१००० वटा मझौला:- १००१-२५०० वटा ठुलो:- २५०१ भन्दा माथि</p>	१,०००।-	२,०००।-	३,०००।-	

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
६.१.२	कृषक समूह दर्ता दस्तुर	५००।-	--	--	
६.१.३	कृषक समूह नविकरण दस्तुर (म्याद समाप्त भएको ३५ दिन भित्र)	२५०।-	--	--	
६.१.४	कृषक समूह नविकरण थप दस्तुर	५००।-	--	--	
६.१.५	कृषक समूह प्रमाणपत्र प्रतिलिपी दस्तुर	२५०।-	--	--	
६.१.६	खनिज उद्योग	१,५००।-	३,०००।-	४,०००।-	
६.१.७	होटल, लज, रेष्टुरेन्ट, रिसोर्ट	१,०००।-	२,०००।-	३,०००।-	
६.१.८	पर्यटकस्तरीय होटल	१,५००।-	२,५००।-	३,०००।-	
७.	उद्योग सेवा	--	--	--	
७.१.१	छापाखानाजन्य उद्योग	५००।-	१,०००।-	१,५००।-	
७.१.२	कलरल्याब	५००।-	१,०००।-	१,५००।-	
७.१.३	फोटोग्राफी	५००।-	७००।-	९००।-	
७.२	संचार सेवा	--	--	--	
७.२.१	पत्रपत्रिका, टेलीफोन, फ्याक्स, मोबाइल इन्टरनेट आदी सेवा	५००।-	१,०००।-	१,५००।-	
७.३	वित्तिय सेवा				
७.३.१	वाणिज्य बैंक	--	--	६,०००।-	
७.३.२	विकास बैंक	--	--	५,०००।-	
७.३.३	फाईनान्स कम्पनी	--	--	४,०००।-	
७.३.४	लघुवित्त कम्पनी	--	--	३,०००।-	
७.३.५	वित्तीय सहकारी	--	--	२,०००।-	
७.३.६	विदेशी मुद्रा सटही धितोपत्र कारवार गर्ने मनी ट्रान्सफर आदी	--	--	२,०००।-	
७.४	बिमा कम्पनी	४,०००।-	७,०००।-	८,०००।-	

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
७.५	स्वास्थ्य सेवा	--	--	--	
७.५.१	औषधि पसल (सुविधा सम्पन्न ल्याब सहितको सामान्य एकपंचर लगायत)	९००१-	१,२००१-	१,५००१-	
७.५.२	नर्सिङहोमस्तर अनुसार	२,०००१-	३,५००१-	४,०००१-	
७.५.३	गैर-सरकारी अस्पताल	२,५००१-	४,०००१-	५,०००१-	
७.६	शिक्षा सेवा	--	--	--	
७.६.१	निजी स्कुल(प्राथमिक, आधारभुत र मा.वि.)	२,०००१-	३,०००१-	५,०००१-	
७.६.२	तालिम तथा अनुसन्धान केन्द्र, टाईपिङ, कम्प्युटर प्रशिक्षण केन्द्र	१,०००१-	२,०००१-	२,५००१-	
७.७	मर्मत संभार सेवा	--	--	--	
७.७.१	मोर्टस पार्टपुर्जा जन्य	७००१-	१,५००१-	२,०००१-	
७.७.२	रेडियो, टिभी, घडी तथा धातु जन्य	५००१-	१,०००१-	१,५००१-	
७.८	अन्य सेवा	--	--	--	
७.८.१	विज्ञापन सेवा	१००१-	५००१-	१,०००१-	
७.८.२	व्युटी पार्लर, श्रृंगार जन्य सिलाइ तथा सैलुन	५००१-	१,०००१-	१,५००१-	
७.८.३	आर्ट साईन बोर्ड पेन्टीङ आदी	५००१-	१,०००१-	१,५००१-	
७.८.४	मासुजन्य व्यवसाय	५००१-	१,०००१-	१,५००१-	
७.८.५	तरकारी तथा फलफुल	५००१-	७००१-	९००१-	
७.८.६	फूल विरुवा नर्सरी	५००१-	७००१-	९००१-	
७.८.७	फ्रेम सिसा डोरी पोष्टर पोष्ट कार्ड	५००१-	७००१-	९००१-	
७.८.८	टि. भी. केबुल नेटवर्किङ आदी	५,०००१-	७,५००१-	१०,०००१-	

सि.नं.	वार्षिक व्यवसाय करको विवरण	वर्ग (आ.व.२०७७/०७८ को पारित दर) (रु.)			कैफियत
		सानो	मझौला	ठुलो	
७.८.९	अन्य व्यवसाय	--	--	--	
७.८.१०	सप्लायर्स इन्टरप्राइजेज	५००१-	१,०००१-	१,५००१-	
७.८.११	कवाडी जन्य सामग्रीहरू (एकमुष्ट सबै गर्ने)	१,०००१-	२,०००१-	३,०००१-	
७.८.१२	प्लास्टिक मात्र	७००१-	१,५००१-	२,०००१-	
७.८.१३	बोतल मात्र	७००१-	१,५००१-	२,०००१-	
७.८.१४	फलाम मात्र	७००१-	१,५००१-	२,०००१-	
७.८.१५	छाला, सिंग जन्य मात्र	७००१-	१,५००१-	२,०००१-	
७.८.१६	मेशिनद्वारा हावा भर्ने बेल्डिङ्ग समेत	५००१-	७५०१-	१,०००१-	
७.८.१७	कृषि जन्य एग्रीभेट	५००१-	१,०००१-	१,५००१-	
७.८.१८	स्टेशनरी पुस्तक पसल	५००१-	१,०००१-	१,५००१-	
७.८.१९	प्लाष्टिक फर्निचर कार्पेट तथा अन्य सजावटका सामानहरू फर्म सिरक डसना	५००१-	१,०००१-	१,५००१-	
७.८.२०	दुर संचार टेलीफोनका टावरहरू	५,०००१-	७,५००	१०,०००१-	
७.८.२१	ईन्टरनेटको टावरहरू	२,५००१-	३,०००१-	३,५००१-	

अनुसूची:- ५

दफा ६ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

सवारी साधन कर

सि.नं.	सवारी साधनको किसिम	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	डोजर, टिप्पर, गेडर, रोडर, एक्साभेटर	५,०००।-	
२.	बस, ट्रक, लरी तथा हेभी गाडी	३,०००।-	
३.	टेक्टर, मिनी ट्रक	२,०००।-	
४.	भाडाका कार जिप	५००।-	
५.	निजीकार, टेम्पो, मिनी बस,	३००।-	
६.	माईक्रो टेक्टर, पावर टेलर	१५०।-	
७.	मोटरसाईकल, स्कुटर, रिक्सा ठेला, ई-रिक्सा, टाँगा, डल्लप तथा अन्य सवारी साधन	५०।-	

अनुसूची:-६

दफा ७ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

विज्ञापन कर

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	१-१० वर्गफिटसम्म	२००।-	
२.	११-२४ वर्गफिटसम्म	५००।-	
३.	२५ भन्दा माथि	१,०००।-	

अनुसूची:-७

दफा ८ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

मनोरञ्जन कर

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	जादु, सर्कस चटक आदि प्रति दिन	२००।-	
२.	मनोरञ्जन प्रदर्शन प्रवेश शुल्क भएमा	प्रवेश शुल्कको ३%	

अनुसूची:- ८

दफा ९ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

बहाल बिटौरी कर

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	ऐलानी जग्गा प्रति कठ्ठा	१०।-	
२.	हल भाडा प्रति दिन	७५०।-	
३.	हल भाडा प्रोजेक्टर प्रयोग भएमा	१,०००।-	

अनुसूची:-९

दफा १० सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

सेवा शुल्क, दस्तुर

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	निवेदन दस्तुर	१०१-	
२.	ना.प्र.प. सिफारिस	१५०१-	
३.	दा.खा. नामसारी	३२५१-	
४.	बडा सर्जिमिन मुचुल्का	३५०१-	
५.	नाता प्रमाणित	३२५१-	
६.	तिनपुस्ते सिफारिस	१५०१-	
७.	नयाँ श्रेस्ता कायम सिफारिस	५००१-	
८.	फोटो टाँस सिफारिस	१५०१-	
९.	नाम, थर संशोधन	१५०१-	
१०.	चारकिल्ला प्रमाणित:-	--	
१०.१	न्युनतम २-५-० कट्टासम्म	२५०१-	
१०.२	सो भन्दा बढी प्रति कट्टा	१०१-	
११.	जन्म मिति प्रमाणित	१५०१-	
१२.	संगोल प्रमाणित	१५०१-	
१३.	फोटो प्रमाणित सिफारिस	१५०१-	
१४.	घुम्ती व्यापार सिफारिस	१५०१-	
१५.	लाईसेन्स नविकरण	२५०१-	
१६.	धितो मुल्यांकन, अन्य सम्पत्ति, आम्दानी प्रमाणित	०.१%	
१७.	विद्युत जडान सिफारिस	१५०१-	
१८.	स्थानीय बसोबास प्रमाणित	१५०१-	
१९.	संस्था दर्ता सिफारिस	५००१-	

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१८.	घरबाटो प्रमाणित:-	--	
१८.१	पिच रोड भएको	१,०००।-	
१८.२	ग्राभेल बाटो भएको	९००।-	
१८.३	कच्ची बाटो भएको	८००।-	
१८.४	बाटो नभएको	७००।-	
१९.	सार्वजनिक बाटो कायम सिफारिस	१,०००।-	
२०.	घर नक्शा फाराम बिक्री	३००।-	
२१.	विद्यालय दर्ता, थप कक्षा संचालन सिफारिस	५००।-	
२२.	घर, नक्शा प्रमाणित, पास, अभिलेखीकरण:-	--	
२२.१	भुँई तला प्रति वर्ग फिट	१।-	
२२.२	१ तले प्रति वर्ग फिट	१.५।-	
२२.३	२ वा २ तले भन्दा माथि प्रति वर्ग फिट	२।-	
२२.४	घर अभिलेखीकरण प्रति वर्ग फिट	३।-	
२३.	उद्योग दर्ता सिफारिस:-	--	
२३.१	ग्रिल उद्योग	३,५००।-	
२३.२	ईटाँ भट्टा	५,०००।-	
२३.३	पेट्रोल पम्प	१०,०००।-	
२३.४	क्रसर उद्योग	१५,०००।-	
२३.५	ब्लक उद्योग	३,०००।-	
२४.	होटेल दर्ता सिफारिस:-	--	
२४.१	ठुलो होटेल	३,५००।-	
२४.२	मझौला होटेल	३,०००।-	
२४.३	सानो होटेल	२,५००।-	
२५.	मदिरा व्यवसाय दर्ता:-	--	
२५.१	ठुलो मदिरा व्यवसाय	५,०००।-	

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
२५.२	मझौला मदिरा व्यवसाय	४,५००।-	
२५.३	सानो मदिरा व्यवसाय	४,०००।-	
२६.	व्यावसायिक फर्म दर्ता तथा अन्य सिफारिस:-	--	
२६.१	ठुलो फर्म	३,५००।-	
२६.२	मझौला फर्म	३,०००।-	
२६.३	सानो फर्म	२,५००।-	
२७.	अन्य सिफारिस दस्तुर	१५०।-	
२८.	मिलापत्र दस्तुर	५००।-	
२९.	साविकको जग्गामा भएका रूख कटान सिफारिस दस्तुर:-	--	
२९.१	साल, साज	३,१२५।-	
२९.२	सिसम, हलदु वा अन्य ख श्रेणीका रूख	१,२५०।-	
२९.३	अन्य कुकाठ, आम, गुल्लर, भेलर	३२५।-	
३०.	काठहरूको मुल्यांकन:-	--	
३०.१	साल थान-१	३००।-	
३०.२	साजको थान-१	२००।-	
३०.३	सिसम, हलदु वा अन्य थान-१	१५०।-	
३०.४	अन्य कुकाठ, आम, गुल्लर, भेलर थान-१	१००।-	
३१.	व्यक्तिगत घटना दर्ता:-	--	
३१.१	३५ दिन भित्र	निःशुल्क	
३१.२	३५ दिन पछि	५०।-	
३२.	उपचार सेवा कार्यक्रम:-	--	
३२.१	गाई/भैसी	१०।-	
३२.२	भेडा/बाखा/बंगुर	५।-	

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
३२.३	कुखुरा, हाँस तथा अन्य पशुपन्छी	११-	
३२.४	कुकुर बिरालो	२५१-	
३२.५	हात्ती, बाँदर अन्य वन्यजन्तु/घोडा	५०१-	
३३.	गोबर परिक्षण	--	
३३.१	सम्पूर्ण पशुपन्छि	१०१-	
३४.	शव परीक्षण	--	
३४.१	गाई, गोरू, रागा, भैंसी, बंगुर, बाखा, भेडा	२५१-	
३४.२	कुखुरा, हाँस	१०१-	
३४.३	कुकुर, बिरालो	१००१-	
३४.४	अन्य वन्यजन्तु	२००१-	
३५.	पशु बन्ध्याकरण	--	
३५.१	राँगो, बहर	२५१-	
३५.२	बोका, थुमा	५१-	
३५.३	बीर	२५१-	
३६.	गर्भ परिक्षण	--	
३६.१	गाई, भैंसी	२५१-	
३७.	कृत्रिम गर्भाधान	--	
३७.१	गाई, बाखा, भैंसी	५०१-	
३८.	थुनेलो परिक्षण	--	
३८.१	सबै पशुहरु	२५१-	
३९.	लागत सिफारिस/स्टीमेट	--	
३९.१	बिभिन्न परियोजनाहरु	२५१-	
४०.	कपाली तमसुक प्रमाणित	२००१-	

अनुसूची:- १०

दफा ११ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

पर्यटन शुल्क

सि.नं.	विवरण	आ.व. २०७७/०७८ को पारित दर (रु.)	कैफियत
१.	प्रवेश शुल्क- स्वदेशी	२५।-	
२.	प्रवेश शुल्क- विदेशी	१००।-	
३.	भिडियो क्यामेरा- व्यवसायिक	२००।-	
४.	भिडियो क्यामेरा- शिक्षा मुलक	१००।-	
५.	वनभोज- २० जना सम्मको समूह	१००।-	
६.	वनभोज- २० जना भन्दा माथि	२००।-	
७.	मोटरसाइकल पार्किङ्ग	२०।-	
८.	जीप, ट्याक्टर पार्किङ्ग	५०।-	
९.	बस पार्किङ्ग	१००।-	
१०.	विद्यार्थी, जेष्ठ नागरिक	निःशुल्क	

अनुसूची:- ११

दफा १२ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम

नदीजन्य पदार्थ बिक्री कर

सि.नं.	विवरण	इकाई	न्यूनतम दर	कैफियत
१.	ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति घनमिटर	७५।-	
२.	माटो (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति घनमिटर	३०।-	

नोट:- यो ऐनमा उल्लेखित नभएका कर, दस्तुर र सेवा शुल्कको हकमा यस विधयकसँग नबाँझिने गरी गाउँपालिकाले निर्णय गरे बमोजिम हुनेछ ।

